



# इटहरी उप-महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

इटहरी, सुनसरी

०२५-५८००४६  
०२५-५८२३१५  
०२५-५८२८१५  
०२५-५८२९६५

कोशी प्रदेश, नेपाल

मिति २०८३।०५।०८



प.सं. : २०८३/८४

च.नं. : सूचना नं. ३ (राजस्व)

विषय: वार्षिक व्यवसाय कर तथा बहाल करको दर सम्बन्धी सूचना ।

श्री बैङ्क तथा वित्तीय संस्थाहरु सबै ।

प्रस्तुत विषयमा इटहरी उपमहानगरपालिका क्षेत्र भित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुका लागि आर्थिक ऐन, २०८३ ले व्यवसाय कर तथा बहाल कर सम्बन्धी निम्न बमोजिमको व्यवस्था गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

| व्यवसाय कर                                                                                                                                                                                                                                     |                                                           |                              |               |                    |
|------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|-----------------------------------------------------------|------------------------------|---------------|--------------------|
| क्र.सं.                                                                                                                                                                                                                                        | बैंङ्क तथा वित्तीय संस्थाको वर्ग                          | वार्षिक व्यवसाय कर रकम       |               |                    |
|                                                                                                                                                                                                                                                |                                                           | प्रदेश वा केन्द्रीय कार्यालय | शाखा कार्यालय | एक्सटेन्सन काउन्टर |
| १                                                                                                                                                                                                                                              | “क” वर्गका वाणिज्य बैंङ्क                                 | रु. १,१०,०००                 | रु. ८२,५००    | रु. ५५,०००         |
| २                                                                                                                                                                                                                                              | “ख” वर्गका विकास बैंङ्क                                   | रु. ८२,५००                   | रु. ५५,०००    | रु. ३३,०००         |
| ३                                                                                                                                                                                                                                              | “ग” वर्गका वित्तीय कारोबार गर्ने संस्था                   | रु. ५५,०००                   | रु. ३३,०००    | रु. २२,०००         |
| ४                                                                                                                                                                                                                                              | “घ” वर्गका वित्तीय कारोबार गर्ने संस्था तथा सहकारी बैंङ्क | रु. ३३,०००                   | रु. २७,५००    | रु. ११,०००         |
| व्यवसाय तथा सम्पत्ति करमा छुटको व्यवस्था                                                                                                                                                                                                       |                                                           |                              |               |                    |
| <ul style="list-style-type: none"> <li>आर्थिक ऐन, २०८३ को दफा २२ बमोजिम आ.व. २०८३।८३ को व्यवसाय कर तथा सम्पत्ति कर २०८३ पुस मसान्तभित्र दाखिला गरेमा कर रकमको १०% छुटको व्यवस्था गरिएको छ ।</li> </ul>                                         |                                                           |                              |               |                    |
| बहाल कर                                                                                                                                                                                                                                        |                                                           |                              |               |                    |
| <ul style="list-style-type: none"> <li>आर्थिक ऐन, २०८३ को दफा ४ (२) बमोजिम बहाल करको दर वार्षिक ७% हुनेछ ।</li> <li>सोही ऐनको दफा ४ (३) बमोजिम बहाल सम्झौतामा बहाल करको दर ७% भन्दा बढी उल्लेख भए सोही बमोजिम बहाल कर असुल गरिनेछ ।</li> </ul> |                                                           |                              |               |                    |
| बहाल करमा छुटको व्यवस्था                                                                                                                                                                                                                       |                                                           |                              |               |                    |
| <ul style="list-style-type: none"> <li>२०८३ असार मसान्तसम्मको बहाल कर २०८३ पुस मसान्तभित्र एकमुष्ट बुझाउने करदातालाई कुल बहाल कर रकमको एकमुष्ट १०% छुटको व्यवस्था गरिएको छ ।</li> </ul>                                                        |                                                           |                              |               |                    |

सन्तोष टकाल  
अधिकृतस्तर आठौं